

मिति : २०७६।०३।०८ बैठक संख्या : ५४

बैठक संख्या : ५४

स्थान : राप्ती नगरपालिका

मिती : २०७६।०३।०८ गते समय

:साझ ५ : ०० बजे

यस राप्ती नगरपालिका , नगर कार्यपालिकाको प्रमुख श्री प्रभा वराल (पौडेल) को अध्यक्षतामा नगर कार्यपालिकाको बैठक देहाय बमोजिमका पदाधिकारीहरुको उपस्थितीमा बसि निम्न प्रस्तावहरुमा छलफल गरियो ।

### उपस्थिति

नगरप्रमुख श्री प्रभा वराल(पौडेल)

नगर उपप्रमुख श्री इमान सिंह लामा

वडाध्यक्ष नं १ श्री सिद्धिलाल स्याङतान

वडाध्यक्ष वडा नं २ श्री श्याम सुन्दर उप्रेती

वडाध्यक्ष वडा नं ३ श्री राज कुमार उप्रेती

वडाध्यक्ष वडा नं ४ श्री शमशेर लामा

वडाध्यक्ष वडा नं ५ श्री मेनुका पाठक

वडाध्यक्ष वडा नं ६ श्री जल्लु महतो थारु

वडाध्यक्ष वडा नं ७ श्री सुमिता डल्लाकोटी

वडाध्यक्ष वडा नं ८ श्री बुद्धिराज थपलीया

वडाध्यक्ष वडा नं ९ श्री देवेन्द्र लामा

वडाध्यक्ष वडा नं १० श्री अमर बहादुर तामाङ

वडाध्यक्ष वडा नं. ११ श्री हित बहादुर तामाङ

वडाध्यक्ष वडा नं. १२ श्री अर्जुन प्रजा

वडाध्यक्ष वडा नं. १३ श्री सूर्य बहादुर चेपाङ

सदस्य श्री पुष्पा के.सी. कुवर

सदस्य श्री दिल कुमारी लामा

सदस्य श्री कविता राई

सदस्य श्री रमिता परियार

सदस्य श्री श्यामलाल वि.क.

सदस्य श्री आइती देवी दराई

सदस्य श्री अम्बिका लामा

सदस्य श्री पहलमान प्रजा

सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत श्री मिठाराम हुमागाई

आमन्त्रित जिल्ला समन्वय समिति सदस्य श्री गुनु वि.क.

ले खा अधिकृत श्री गोपाल तिवारी

मिति : २०७६।०३।०८ बैठक संख्या : ५४

**प्रस्तावहरू**

१. पाचौ नगरसभामा योजना तथा कार्यक्रम पेश गर्ने सम्बन्धमा ।
२. विषयगत शाखामा विनियोजित बजेट निर्देशन नियन्त्रण समिति गठन सम्बन्धमा ।
३. २०%-८०% नगद लागत सहभागिताका योजना स्वीकृत गर्ने सम्बन्धमा ।

**निर्णयहरू**

**निर्णय नं. १**

प्रस्ताव नं. १ माथि छलफल गर्दा पाचौ नगरसभामा पेश गरिने योजना तथा कार्यक्रमको सम्बन्धमा देहाय बमोजिम गर्न निर्णय गरियो ।

१. राप्ती नगरपालिकाको पाचौ नगर सभामा पेश गरिने नीति तथा कार्यक्रम प्रमुख प्रभा बरालले सभामा पेश गर्ने ।
२. राप्ती नगरपालिकाको पाचौ नगर सभामा पेश गरिने बजेट बक्तव्य उपप्रमुख श्री इमान सिंह लामाले पेश गर्ने ।
३. राप्ती नगरपालिकाको पाचौ नगर सभामा पेश गरिने लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक श्री इन्द्र बहादुर तमाङबाट प्रस्तुत गर्ने ।
४. राप्ती नगरपालिकाको पाचौ नगर सभामा पेश गरिने न्यायिक समिति र पदपूर्ति समितिको प्रतिवेदन उपप्रमुख इमान सिंह लामाबाट सभामा पेश गर्ने ।
५. देहायका प्रस्तावहरू स्वीकृत गरी आवश्यक कागजात/अनुसूची संलग्न गरी राप्ती नगरपालिकाको पाचौ नगर सभामा पेश गर्ने निर्णय गरियो ।

**प्रस्तावहरू**

१. आर्थिक ऐन २०७६ पारित गर्ने सम्बन्धमा ।
२. विनियोजन ऐन २०७६ पारित गर्ने सम्बन्धमा ।
३. राजस्व परामर्श समितिले दिएका सिफारिस अनुसार करका दरहरू हेरफेर गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।
४. ०७६।७७ को आय-व्याय प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।
५. ०७६।७७ मा संचालन हुने योजना तथा कार्यक्रम सम्बन्धमा ।
६. संघीय सरकार र प्रदेश सरकारसँग माग गर्ने योजना सम्बन्धमा ।
७. नगरपालिकाको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने सम्बन्धमा ।
८. सेवा करारमा रहेका कर्मचारीहरूको निरन्तरता सम्बन्धमा ।
९. कर्मचारीहरूको तलब वृद्धि गर्ने सम्बन्धमा ।
१०. स्थानीय तहका कर्मचारीको तलवी प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
११. नगर प्रहरी दरबन्दी सिर्जना गर्ने सम्बन्धमा ।
१२. कार्यपालिकाबाट विभिन्न मितिमा नगरसभाबाट अनुमोदन गर्ने गरी गरिएका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।
१३. विभिन्न संघसंस्थाबाट यस नगरपालिकामा लगानी गर्ने बजेट सम्बन्धमा ।
१४. नगरपालिका भवनको लागि सम्पूरक अनुदान रकम माग गर्ने सम्बन्धमा ।

मिति : २०७६।०३।०८ बैठक संख्या : ५४

### निर्णय नं. २

प्रस्ताव नं. २ माथि छलफल गर्दा राप्ती नगरपालिकाका शिक्षा स्वास्थ्य कृषी पशुसेवा र महिला विकास तथा बालबालिका शाखाको लागि विनियोजित बजेटबाट प्रस्तावित कार्यक्रमका सम्बन्धमा छलफल गरी अन्तिम रूप दिने तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन नियन्त्रण समेत गर्नको लागि देहाय बमोजिमको समिति गठन गरी अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरियो ।

- उपप्रमुख श्री इमान सिंह लामा – संयोजक
- वडा अध्यक्ष श्री सिद्धिलाल स्याङतान – सदस्य
- वडा अध्यक्ष श्री जल्लु महतो थारु – सदस्य
- वडा अध्यक्ष श्री अमर बहादर तमाङ – सदस्य
- वडा अध्यक्ष श्री अर्जुन प्रजा - सदस्य

### निर्णय नं. ३

प्रस्ताव नं. ३ माथि छलफल गर्दा कार्यपालिकाको मिति २०७६ असार ३ गतेको निर्णय अनुसार नगरपालिकाको चालु आ.व. मा कुनै पनि शीर्षकमा मौज्जात रहन सक्ने रकमबाट २०%-८०% लागत सहभागिता राखी बाटो ढलान गर्न इच्छुक उपभोक्ताहरुबाट नगद रकमको बैंक भौचर सहित २०७६।०३।०५ गते कार्यालय समय भित्र निवेदन दिन भनिएकोमा उक्त समय भित्र लागत सहभागिताको नगद बैंक भौचर जम्मा गरी दरखास्त दिनु भएकोमा निम्न १७ वटा उपभोक्ता समितिहरु सबैको माग बमोजिम योजना स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

**मिति : २०७६।०३।०८ बैठक संख्या : ५४**

निर्णय नं. १

प्रस्ताव नं. १ माथि छलफल गर्दा राप्ती नगरपालिका वडा कार्यालयबाट प्राप्त भएका योजना तथा कार्यक्रमहरु लेखा शाखामा रहेको sutra software मा प्रविष्ट गरी प्रिन्ट गरिएको प्रति बैठकमा प्रस्तुत भयो । वडाका योजना तथा कार्यक्रममा कुनै व्यहोरा थपघट गर्नपर्ने भए आजै व्यहोरा सच्याउन दिने कुनै संशोधन गर्न नपर्ने भएमा सोही बमोजिम नगर सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय गरियो ।